

## घृणा अपराध र COVID-19

### पेन्सलभेनिया को अपराध संहिताले घृणा अपराध गर्न गैरकानूनी बनाइको छ

देशभरि COVID-19 संकटको आरम्भ देखि नै, एशियाली वा एशियाली अमेरिकी समुदायका सदस्यहरूलाई उत्पीडन, हमला र त्रास फैलाउने जस्ता घृणास्पद कार्यहरू द्वारा लक्षित गरिएको छ भन्ने रिपोर्टहरू आएका छन् । यी प्रतिवेदनहरूले संकेत गर्दछ कि त्यस्ता मानिसहरू छन् जसले यो रोग सिर्जना नगरेको वा हाम्रो राज्यमा नल्याएको एशियनहरू वा एसियाली अमेरिकीहरू माथि गलत रूपले दोष थोपार्न खोजिरहेका छन् । सरल रूपमा, यो अदृश्य रोगाणुले कुनै भेदभाव गर्दैन । आवास, सार्वजनिक आवास, शिक्षा, वा रोजगारीमा एसियाली वा एसियाली अमेरिकी समुदायप्रति उत्पीडनको कार्यहरूले पेन्सलभेनिया मानव सम्बन्ध ऐन ("PHRA") अन्तर्गत गैह्र कानूनी भेदभाव भएको हुन सक्छ । अर्को समूह प्रतिको असहिष्णुतासँग सम्बन्धित कार्यहरू अनैतिक हुन् र त्यस्ता कार्यहरू अपराधिक पनि हुन सक्छन् ।

### जातीय अभित्रास

पेन्सलभेनियाको घृणा अपराध प्रावधानलाई "जातीय अभित्रास" भनिन्छ । जातीय अभित्रासको अपराध बमोजिम व्यक्ति र सम्पत्ति विरुद्ध केही निश्चित अपकार गर्नु अपराध हुन्छ जब ती अपकारहरूका लागि उत्प्रेरणा पीडितको जाति, रंग, धर्म वा राष्ट्रिय मूल तर्फको दुर्भावना पूर्ण अभिप्राय हो । कुनै कार्य एउटा अपराध हुँदा, त्यो केवल प्रत्यक्ष रूपमा संलग्न व्यक्तिहरू मात्र होइन सम्पूर्ण समुदाय विरुद्धको एउटा अपराध हुन्छ । एउटा घृणाको अपराधले हानीलाई ठूलो बनाउँछ: केवल अन्तर्निहित अपकारले समुदायलाई चोट मात्र पुऱ्याएको हुँदा, तर अपराधले पठाउने उद्देश्य लिएको घृणाजनक सन्देश र यसले उत्पन्न गराउन लक्ष लिएको त्रासले पनि चोट पुऱ्याएको हुन्छ ।

पेन्सलभेनिया मानव सम्बन्ध आयोगले इन्टर एजेन्सी टास्क फोर्सको अध्यक्षता गर्दछ, जसका सदस्यहरू कमनवेल्थका जनतामा तनाव उत्पन्न गराउने घटनाहरूबारे गहिरो सरोकार राख्ने गर्छन् । घृणाको कार्यहरू निश्चय पनि नागरिक तनावको स्रोत हुन सक्छ र प्रायः जसो तिनीहरू नागरिक तनावका स्रोतहरू हुन । घृणा वा जातीय डर त्रासका कार्यहरूबारे इन्टरएजेन्सी टास्क फोर्स द्वारा समीक्षाको लागि पेन्सलभेनिया मानव सम्बन्ध आयोगलाई रिपोर्ट पनि गर्न सकिन्छ । यद्यपि पेन्सलभेनिया मानव सम्बन्ध आयोगले अपराधिक मामिलाको छानबिन गर्दैन, हामी तपाईंलाई उचित कानून प्रवर्तन निकायमा रिफर गर्न सक्छौं ।

### घृणा अपराध अभियोगको नतिजा:दण्डको लागि वृद्धि भएको खुलासा

पेन्सलभेनियामा, प्रत्येक अलग अपराधले सम्भावित सजायको तोकिएको स्तर धारण गरेको हुन्छ । जातीय संत्रासको अपराधको अभियोग लगाउँदा, पाउने सजायलाई संलग्न गरिएको जातिय संत्रासको अपराधमा अन्तर्निहित अपकार भन्दा माथिल्लो स्तर निर्धारण गरिन्छ । उदाहरण को लागी, आक्रमण को अपराध सामान्यतया एउटा दोस्रो डिग्रीको दुराचारको रूपमा वर्गीकृत गरिन्छ । दोस्रो डिग्रीको अपकारले एक अपराधीलाई सम्भावित 2 वर्ष जेल र \$ 5,000.00 सम्म जरिवाना खुलासा गर्छ । यदि आक्रमणको अन्तर्निहित अपराध पीडितको जाति, रंग, धर्म वा राष्ट्रिय मूलतर्फ द्वेषपूर्ण मनसायसहित गरिएको देखाउन सकिन्छ भने जातीय धम्कीको अपराधलाई अर्को डिग्री उच्च, वा पहिलो डिग्रीको गल्तीको रूपमा वर्गीकृत गरिन्छ । पहिलो-डिग्री अपकारको लागि सजायको जोखिम 5 वर्ष जेल र \$10,000.00 सम्म जरिवाना छ । **अर्को शब्दहरूमा, जातीय संत्रासको अभियोगले दोषीले पाउने सजायको जोखिमलाई वृद्धि गर्दछ ।**

### आवश्यकताहरू: अन्तर्निहित अपकारहरू

जातीय संत्रास आरोप लगाउन सकिन अघि अपराधीले अंतर्निहित अपकार गरेको हुनुपर्छ । सामान्यतया, अपराध संहिताले लागू हुने निहित अपकारहरूलाई व्यक्ति विरुद्धको अपराधहरू र सम्पत्ति विरुद्धको अपराधीको रूपमा सूचीबद्ध गर्छ । जातीय संत्रासको अभियोगमा प्रायः अन्तर्निहित अपराधहरू हुने कैयन् अपराधहरूमा निम्न लगायतका छन्: उत्पीडन, आक्रमण, आतंकवादी धम्की, अपराधिक दुर्व्यवहार (तोडफोड), र आगजनी ।

### घृणाको कार्यहरूबारे रिपोर्ट गर्नुहोस्

यदि तपाईंले पीडितको जाति, रंग, धर्म वा राष्ट्रिय मूलतर्फ लक्षित घृणाको कार्यहरूबारे देख्नुहुन्छ वा थाहा पाउनु हुन्छ भने, आफ्नो स्थानीय पुलिस विभागलाई सम्पर्क गर्न न हिचकिचाउनुहोस् ।

### जातीय संत्रासबाट पीडित भएकाहरूका लागि नागरिक उपचार

पेन्सलभेनिया विधायिकाले विशेष रूपमा घृणाको अपराधको शिकार हुनेहरूको लागि बनाईएको नागरिक उपचारहरू सिर्जना गरेको छ । नागरिक उपचार प्रावधान 42 Pa.C.S. धारा 8309 मा रहेको छ । यो प्रावधानले जातिय संत्रासबाट पीडितहरूलाई सामान्य हानीहरूको क्षतिपूर्ति दिन्छ (सम्पत्तिमा पुगेको हानी र शारीरिक चोटपटकसँग सम्बन्धित खर्चहरू) र भावनात्मक हानी । पीडितहरूले दण्डनीय हानी को पनि क्षतिपूर्ति पाउन सक्छन् (अपराधीलाई आर्थिक रूपमा चोट पुऱ्याउने उद्देश्यले ढाँचा तयार गरिएको एउटा मूल्य जुन हो)। नागरिक उपचारको अर्को महत्त्वपूर्ण



प्रावधानले पीडितहरूलाई वकीलहरू फेला पार्न मद्दत गर्दछ किनकि एकजना वकीलले उनीहरूको शुल्क क्षतिपूर्ति लिन सक्छ । अन्तमा, नागरिक उपचार प्रावधानले निषेधाज्ञा खोजीको कल्पना गर्दछ (अपमानजनक कार्यहरू रोकियोस् भन्न लागि अदालतलाई आग्रह गरेर)।

### निजी फौजदारी आरोप ल्याउने अधिकार

उनीहरूको स्थानीय पुलिस विभागले घटनालाई गम्भीर रूपमा लिएको छैन वा घटनालाई घृणाको अपराधको रूपमा नलिएको एकजना पीडितले विश्वास भएपछि, पीडितसँग निजी अपराधिक उजूरी गर्ने अधिकार छ । एउटा निजी अपराधिक उजूरी ल्याउने काम तपाईंको स्थानीय जिल्ला न्यायलयमा गएर पूरा गर्न सकिन्छ । पीएचआरसीले पीडितहरूलाई उनीहरूको स्थानीय बार एसोसिएशनलाई सहयोगका लागि सम्पर्क गर्न प्रोत्साहित गर्दछ ।